

लागि: विद्यार्थी, संकाय र कर्मचारीहरू

बाट: कुलपति Jennifer Mnookin

विषय: क्याम्पसको धम्की प्रतिको प्रतिक्रिया

मिति: मार्च १३, २०२३

यस सन्देशमा हालसालैको धम्की र हिंसाका घटनाहरू उल्लेख गरिएको छ ।

हाम्रो समुदाय,

दुई हालसालै तर छुट्टै घटनाहरूमा, जसको बारेमा तपाईं सचेत हुन सक्नुहुन्छ, *University of Wisconsin* पुलिस विभाग (*UWPD*) ले हाम्रा विद्यार्थी, संकाय र कर्मचारीहरू विरुद्धको गम्भीर खतराहरू प्रति तुरुन्तै प्रतिक्रिया दिन कदम चालेको छ ।

एउटा घटनामा, धम्कालु सामाजिक सञ्जाल पोस्टहरूको बारेमा *UWPD* लाई सचेत गराइएको थियो र त्यही अनुसार *UWPD* ले प्रतिक्रिया दियो । अर्कोमा, *UWPD* को तीव्र कारबाहीले संघीय अधिकारीहरूलाई एक पूर्व विद्यार्थीको संयुक्त राज्य अमेरिकामा आगमन भएपछि हिरासतमा लिन नेतृत्व गर्यो किनभने सो विद्यार्थीले *UW-Madison* समुदायका विशेष व्यक्तिहरू विरुद्ध गरेको हिंसाको धम्की दिइ ईमेल लेखेको आरोप थियो ।

हाम्रो समुदायको सुरक्षित राख्न सँगै काम गर्ने *UWPD* र अन्य कानून प्रवर्तन एजेन्सीहरूप्रति आभारी छौं ।

*UWPD* सँग *UW-Madison* का विद्यार्थी, संकाय र कर्मचारीहरू विरुद्धको धम्कीहरू टूट्याक गर्न, सम्बोधन गर्न र कदम चलाउन बनाइएको [पहिले देखि नै स्थापित प्रक्रिया र कार्यक्रम छ](#) । भर्खरका कदमहरू चाल्न हाम्रो समुदायका सदस्यहरूले आफ्नो चिन्ता रिपोर्ट गरेर सम्भव भएका थिए, जुन हाम्रो सामूहिक सुरक्षालाई समर्थन गर्ने महत्त्वपूर्ण तत्व हो ।

हिंसाको धम्कीहरू जहिले पनि अस्वीकार्य हुन्छन् तर ती धम्कीहरू हाम्रो राष्ट्रको क्याम्पसहरूको वर्तमान क्षणमा विशेष गरी डरलाग्दो हुन सक्दछन् । करिब एक महिना अघि, *Michigan State University* क्याम्पस गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको थियो र धेरै अन्य गम्भीर घाइते भएका थिए ।

यो शैक्षिक वर्ष, *Moscow, Idaho* र *Charlottesville, Virginia* सहित, *MSU* अर्थहीन हिंसाको कारण शोक र क्षति प्रशोधन गर्न वाध्य भएका क्याम्पस समुदायहरूको निरन्तर बढ्दो सूची मध्ये एक हो । यस्तो घटना देशभरी धेरै क्याम्पसमा घटिसकेको छ ।

सांख्यिकीय हिसाबमा भन्दा, धम्कालु अवस्थाहरू असामान्य हुन्छन्, त्यही पनि ती अवस्थाहरू स्पष्ट रूपमा हामी सबैका लागि अत्यन्त गम्भीर चिन्ताका विषय हुन्छन् । यी अवस्थाहरू विरलै हुन्छन् भनेर म तपाईंलाई भन्न चाहन्छु तर सकिदैन । म यो पनि भन्न चाहन्छु कि यी घटनाहरू तयार नभएका क्याम्पसहरूमा मात्र हुन्छन् तर त्यो पनि सत्य होइन । कोही पनि पूरा रूपमा बच्न सक्दैनन् जसमा मेरो अधिल्लो क्याम्पस पनि समावेश छ जहाँ २०१६ सालमा गोलीबारी भएको थियो ।

म तपाईंलाई के भन्न सक्छु भने *UW-Madison* का क्याम्पस युनिटहरूमा धेरै समर्पित व्यक्तिहरू छन् जो रोकथाम, तालिम र प्रतिक्रियामा आफ्नो उत्कृष्ट प्रयासहरू गर्दैछन् । यी महत्त्वपूर्ण प्रयासहरूमा हाम्रो सम्पूर्ण समुदायको सहभागिता पनि आवश्यक छ ।

हामीलाई [आपतकालीन अवस्थामा कसरी प्रतिक्रिया दिने](#) भन्ने बारे थाहा पाउन र [तपाईंले आपतकालीन चेतावनी सन्देशहरू पाउन सुनिश्चित गर्न](#) तपाईंको सहयोग चाहिएको छ ।

यदि तपाईं विद्यार्थीको भलाइको बारेमा चिन्तित हुनुहुन्छ भने, तपाईं *Dean of Students* को कार्यालयमा [चिन्ता लाग्ने विद्यार्थीको बारेमा फारम](#) भरेर बुझाउन सक्नुहुन्छ । यदि तपाईं क्याम्पसमा सम्भावित खतराको बारेमा चिन्तित हुनुहुन्छ भने, कृपया *UWPD* लाई 608-264-COPS वा 911 मा आपतकालीन अवस्थाको बेलामा फोन गर्नुहोला । समस्याग्रस्त विद्यार्थीहरू, क्याम्पस आगन्तुकहरू वा सहकर्मीहरूको [बारेमा कहिले सम्पर्क गर्ने](#) बारे हाम्रा स्रोतसाधनहरू हेर्नुहोला ।

अन्तमा, हिंसा र सम्भावित हिंसाको डरले हाम्रो सामूहिक मानसिक स्वास्थ्यमा असर गर्ने कुरालाई म स्वीकार्न चाहन्छु र फेरि पनि तपाईंलाई यो जानकारी गराउन चाहन्छु कि हामीसँग यो वा अन्य कुनै पनि परिस्थितिबाट प्रभावित व्यक्तिहरूको लागि सहयोग र समुदाय खोज्न स्रोतसाधनहरू छन्:

- [Dean of Students Office](#), 608-263-5700
- [UHS Mental Health Services](#) (24/7), 608-265-5600 (option 9)
- [कर्मचारी सहायता कार्यालय \(Employee Assistance Office\)](#), 608-263-2987

मलाई थाहा छ यी कठिन विषयहरू हुन् र यो हप्ता वसन्त सेमेस्टरको तनावबाट छुटकारा पाउन बनाइएको हो । हामीलाई एक अर्काको हेरचाह गर्न सहयोग गर्नुभएकोमा धन्यवाद ।

कुलपति Jennifer L. Mnookin